

फुटबल खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान-पत्र प्रदान गरिएको प्रतिवेदन

माल्दिभ्स फुटबल संघको आयोजनामा माल्दिभ्सको मालेमा अक्टोबर १ देखि १६ २०२१, (तदनुसार मिति २०७८ असोज १५ देखि ३० गते) सम्म सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनशिप (South Asian Football Federation Championship-2021 SAFF) मा नेपाली राष्ट्रिय फुटबल टिम उपविजेता हुन सफल भएकाले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा मिति २०७८ पौष ०६ गते २३ जना खेलाडीहरूलाई जनही रु. ५ लाख, प्रशिक्षकहरूलाई जनही रु. ३ लाख सहित सम्मान-पत्र र अफिसियलहरूलाई सम्मान-पत्रद्वारा सम्मान गर्ने कार्य सम्पन्न भयो ।

उक्त कार्यक्रमको अध्यक्षता माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूबाट भएको थियो भने उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीद्वारा उपस्थित प्रमुख अतिथि लगायतका उपस्थित महानुभावहरूलाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको संचालन मन्त्रालयका सहसचिव श्री विष्णुराज ढकालज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रम व्यवस्थापनमा मन्त्रालयबाट उपसचिव महेन्द्र सुवेदी, उपसचिव शान्ति बहादुर वस्नेत, शाखा अधिकृत प्रमिला खरेल, कानून अधिकृत संगिता महर्जन, कम्प्युटर अपरेटर श्रीकृष्ण खकुरेल, कम्प्युटर अपरेटर मनोज कुमार महतोको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा एन्फा अध्यक्ष श्री कर्मा छिरिङ शेर्पाज्यूले एन्फाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथिज्यू र अतिथिज्यूहरूलाई मायाको चिनो समेत प्रदान गरि कार्यक्रम सम्पन्न भएको ।

राष्ट्रिय फुटबलका टिमका खेलाडी तथा प्रशिक्षक तथा अफिसियलहरूको विवरण

क्र.स	नाम थर
(क)	खेलाडीहरु
१.	किरण कुमार लिम्बु (क्याप्टेन)
२	दिनेश राजवंशी
३	सुरज ज्यू ठकुरी
४	अनन्त तामाङ
५	गौतम श्रेष्ठ
६	सुमन अर्याल
७	नितिन थापा
८	विशाल राई
९	सुनिल बल
१०	आशिष लामा
११	पुजन उपरकोटी
१२	सुमन लामा
१३	तेज तामड

१४	अन्जन विष्ट
१५	सुजल श्रेष्ठ
१६	दीप कार्की
१७	सन्तोष तामाङ्ग
१८	नवयुग श्रेष्ठ
१९	आयूष घलान
२०	विशाल श्रेष्ठ
२१	मनिष डाँगी
२२	कमल थापा
२३	रोहित चन्द
(ख)	प्रशिक्षकहरु
१	ABDULLAH MFMS ALMUTARI (प्रमुख प्रशिक्षक)
२	किरण श्रेष्ठ (प्रशिक्षक)
३	विकास मल्ल (गोलकिपिङ्ग प्रशिक्षक)
(ग)	अफिसियलहरु
१	मधुसुदन उपाध्याय टिम म्यानेजर
२	आभिस्कार पुडासैनी फिजियोथेरापिष्ट
३	पूर्णमान चित्रकार हेड अफ देलिगेसन
४	कृष्ण भक्त मानन्धर टिम कोओडिनेटर

कार्यक्रमका केहि झलकहरु







प्रतिवेदक
शाखा अधिकृत प्रमिला खरेल
क.अ. श्रीकृष्ण खकुरेल